

खोप प्राप्त गरसिकेपछि,
कृपया आराम गर्ने क्षेत्रमा रहनुहोस्



**After receiving vaccination,
please stay in the resting area**




कुनै पनि खोपहरूमा तत्काल एलर्जी प्रतिक्रियाको इतिहास वा कुनै कारणले गर्दा एनाफिलेक्सिसको इतिहास भएकाहरूको लागि, कृपया **30 मिनटको** लागि रहनुहोस्। अन्यहरूको लागि, कृपया **15 मिनटको** लागि रहनुहोस्।

For those who have history of immediate allergic reaction to any vaccines or a history of anaphylaxis due to any cause, please stay for 30 minutes.

For others, please stay for 15 minutes.

यदि तपाईं खोपपछि प्रतिकूल असरहरू विकास गर्नुहुन्छ भने, कृपया डाक्टर, दन्त चिकित्सक, फार्मासिस्ट, नर्स र चिनियाँ चिकित्सा चिकित्सकहरू समेत तपाईंको स्वास्थ्यसेवा पेशेवरहरूलाई प्रतविदन गर्नुहोस् तथा उनीहरूलाई खोपको सुरक्षाको अनुगमनको लागि स्वास्थ्य विभागलाई प्रतविदन गर्न सहमति दिनुहोस्। प्रतविदन गर्न आवश्यक छ कि छैन भनेर उनीहरूले मूल्यांकन गर्नेछन्।

If you develop adverse effects after vaccination, please report to your healthcare professionals, including doctors, dentists, pharmacists, nurses and Chinese Medical Practitioners and give consent to them to report to the Department of Health for monitoring the safety of the vaccine. They will assess whether reporting is necessary.



खोपले उनीहरूको **100%** सुरक्षति राख्न सक्दैन जसले खोप प्राप्त गरेका छन्। आफूलाई र अरूहरूलाई बचाउनको लागि, कृपया खोपपछि मास्क लगाउने, हात सरसफाई तथा सामाजिक दुरीसहति रक्षात्मक उपायहरू अवलोकन गर्न जारी राख्नुहोस्।

The vaccine may not protect 100% of those who have received the vaccine. In order to protect yourselves and others, please continue to observe protective measures after vaccination, including mask wearing, hand hygiene and social distancing.



हिन्दी



नेपाली



اردو



ไทย



Bahasa Indonesia



Tagalog



සිංහල භාෂාව



বাংলা ভাষা



Tiếng Việt



衛生防護中心
Centre for Health Protection



更多防疫資訊
For more information on fighting the virus:
www.coronavirus.gov.hk



衛生防護中心Facebook專頁
Centre for Health Protection Facebook Fanpage
fb.com/CentreforHealthProtection



衛生署
Department of Health